



नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ७६) काठमाडौं, साउन २६ गते, २०८३ साल (अतिरिक्ताङ्क ३४)

भाग ५

नेपाल सरकार

अर्थ मन्त्रालयको

सूचना

नेपाल सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी देहाय बमोजिमको कर तथा महसुल छुट दिने निर्णय मिति २०८३।०४।२६ मा गरेकोले यो सूचना प्रकाशन गरिएको छ :-

- (क) नेपाल सरकारबाट स्वीकृत एकीकृत प्याकेज बमोजिम जेनजी आन्दोलनका सहिद परिवार, अति गम्भीर तथा गम्भीर घाइते परिचयपत्र बाहकहरूले स्वरोजगार प्रयोजनका लागि भन्सार उपशीर्षक ८७०३.१० अन्तर्गतका मूलतः हिउँमा यात्रा गर्नका लागि बनेका गाडीहरू, गल्फ कार र यस्तै गाडी तथा भन्सार

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

शीर्षक ८७.०३ अन्तर्गतका स्टेशन वागन र रेसिङ्ग कार तथा विभिन्न उपशीर्षकमा पर्ने अनएसेम्बल्ड अवस्थाका सवारी साधन बाहेक भन्सार शीर्षक ८७.०३ मा पर्ने कारोबार मूल्य पन्ध्र लाख रुपैयाँसम्म भएका पेट्रोल वा डिजेलबाट सञ्चालन हुने सवारी साधन वा कारोबार मूल्य बिस लाख रुपैयाँसम्म भएका विद्युतीय सवारी साधनको पैठारीमा लाग्ने कर तथा महसुल पूर्ण रुपमा छुट प्रदान गर्ने।

- (ख) खण्ड (क) बमोजिमको सुविधा प्राप्त गर्न नेपाल सरकार, गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट वितरण भएको जेनजी आन्दोलनका सहिद परिवार, अति गम्भीर तथा गम्भीर घाइते भनी खुलेको परिचय-पत्र पेश गर्ने। यो सुविधा उक्त परिचयपत्र बाहकले आर्थिक वर्ष २०८३/८४ भित्र पैठारी गर्ने सवारी साधनका लागि मात्र प्रदान गर्ने।
- (ग) नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा आर्थिक ऐन, २०८३ को दफा ११ बमोजिम लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रुपमा छुट प्रदान गर्ने।
- (घ) नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट प्रदान गर्ने।

आज्ञाले,

डा. घनश्याम उपाध्याय
नेपाल सरकारको सचिव ।